




जापानमा पालना गर्नुपर्ने साइकलका नियमहरू

साइकल प्रयोग गर्दा पालना गर्नुपर्ने नियमहरू

1

फुटपाथमा साइकल चलाउनु सामान्य नियम होइन, अपवाद मात्र हो


फुटपाथ र सडक स्पष्ट रूपमा छुट्टिएको ठाउँमा साइकलले सडकमा नै चल्नुपर्छ आदि



2

बायाँ पट्टि चल्नुहोस्


साइकल सधैं सडकको बायाँ पट्टि नै चल्नुपर्छ दायाँबाट ओभरटेक गर्ने गाडीप्रति सावधान रहनुहोस्



3

फुटपाथमा बिस्तारै र सडकको छेउतिर चल्नुहोस्

फुटपाथमा चलाउँदा तुरुन्त रोकिन सकिने गतिमा चलाउनुहोस् सडक नजिकै चल्नुहोस् र पैदल यात्रुलाई बाधा नपुऱ्याउनुहोस्



4

सुरक्षा नियम पालना गर्नुहोस्

रक्सी खाएर चलाउनु, दुई जना चढ्नु, सँगसँगै समानान्तर चलाउनु निषेध छ

रक्सी खाएपछि साइकल नचलाउनुहोस् साइकल चलाउने हो भने रक्सी नखानुहोस्

अँध्यारो भएपछि बत्ती बाल्नुहोस्

सूर्यास्तपछि बत्ती बाल्नुहोस् र रिफ्लेक्टर प्रयोग गरी अरूलाई आफ्नो उपस्थितिको जानकारी दिनुहोस्



चोकमा रोकिनुहोस् र सिग्नलको पालना गर्नुहोस्

चोकमा साइकल दुर्घटना धेरै हुने गर्छ चोकमा एकछिन रोकिनुहोस् र सिग्नल पालना गर्नुहोस्



5

हेल्मेट लगाउनुहोस्

साइकल चलाउँदा हेल्मेट लगाउनुहोस् सबै उमेर समूहका लागि लागू हुन्छ



साइकल ट्राफिक उल्लंघनको सजाय कडा गरिएको छ

चलाउँदा मोबाइल प्रयोग गर्नु

मोबाइल समातेर साइकल चलाउँदै कुरा गर्नु वा स्क्रिन हेर्नु दण्डनीय भएको छ।

※रोकेको अवस्थामा मोबाइल चलाउनु यसमा पर्दैन



-उल्लंघनकर्ता-

६ महिना सम्म कैद वा १ लाख येन सम्म जरिवाना

-ट्राफिक जोखिम उत्पन्न भएमा-

१ वर्ष सम्म कैद वा ३ लाख येन सम्म जरिवाना

रक्सी खाएर चलाउनु वा सहयोग गर्नु

-उल्लंघनकर्ता वा साइकल उपलब्ध गराउने व्यक्ति-
३ वर्ष सम्म कैद वा ५ लाख येन सम्म जरिवाना

-रक्सी उपलब्ध गराउने व्यक्ति वा सवार व्यक्ति-
२ वर्ष सम्म कैद वा ३ लाख येन सम्म जरिवाना

